




# स्थानीय राजपत्र

भाग-२ खण्ड ५ संख्या ५



**बागलुड नगरपालिकाद्वारा प्रकाशित**

**"नगर अस्पताल/स्वास्थ्य संस्था स्थापना तथा संचालन**

**कार्यविधि-२०७८"**



वागलुड नगरपालिका

## स्थानीय राजपत्र

खण्ड ५ संख्या ५ (२५ भाद्र २०७८)

भाग- २

### बागलुड नगरपालिका

## “नगर अस्पताल/स्वास्थ्य संस्था स्थापना तथा संचालन कार्यविधि-२०७८”

### प्रस्तावना :

स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार १५ शैया सम्मको अस्पतालर/स्वास्थ्य संस्थाहरु स्थानीय सरकारले आफै स्थापना गर्न तथा संचालन गर्न सक्ने गरी स्थानिय सरकारको एकल अधिकार क्षेत्र भित्र समावेश भएकोले स्थानीय सरकार संचालन ऐन २०७४” ले दिएका अधिकारको प्रयोग गरी बागलुड नगरकार्यपालिकाको मिति २०७८।४।२२ को निर्णयले “नगर अस्पताल/स्वास्थ्य संस्था स्थापना तथा संचालन कार्यविधि २०७८” स्वीकृत गरी जारी गरिएको छ।

### १. संक्षिप्त नाम र प्रारम्भ :-

(१) यस कार्यविधिको नाम “अस्पताल/स्वास्थ्य संस्था स्थापना तथा संचालन कार्यविधि २०७८” रहनेछ।

(२) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित भएको मिति देखि लागु हुने छ।

### २. परिभाषा :- विषय र परिभाषाले अर्को अर्थ नलागे यस कार्यविधिमा,

(क) “अस्पताल” भन्नाले यस बागलुड नगरपालिकामा स्थापना भएर संचालन हुने अस्पताललाई सम्भन्नु पर्दछ।

(ख) “स्वास्थ्य संस्था” भन्नाले यस बागलुड नगरपालिकाबाट स्थापना भएर संचालन हुने स्वास्थ्य संस्थाहरुलाई सम्भन्नु पर्दछ।

- (ग) “स्वास्थ्य शाखा” भन्नाले यस बागलुड नगरकार्यपालिका अन्तर्गतका अस्पताल सहित सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई संचालन, नियमन तथा सहजिकरण गर्न बागलुड नगरपालिका अवस्थीत स्वास्थ्य शाखा सम्भनु पर्दछ।
- (घ) “स्वास्थ्य संयोजक” भन्नाले नगरपालिकाको स्वास्थ्य शाखाको प्रमुखलाई सम्भनुपर्दछ।
- (ङ) “अस्पताल/स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति” भन्नाले बागलुड नगरपालिकामा स्थापना गरि सञ्चालन भएका अस्पताल/स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिलाई बुझिनेछ।
- (च) “अस्पताल प्रमुख” भन्नाले अस्पताल संचालन तथा व्यवस्थापन समितिको सदस्य सचिवलाई सम्भनुपर्दछ।
- (छ) “स्थायी कर्मचारी” भन्नाले अस्पतालको दरबन्दी अनुसार समायोजन/सरुवा/पदस्थापना भई आउने कर्मचारीलाई सम्भनु पर्दछ।
- (ज) “करार सेवा/कर्मचारी” भन्नाले स्थानिय सरकार/प्रदेश अन्य निकायबाट स्थानिय आवश्यकता अनुसार सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यका साथ निश्चित समय(वट्ठिमा १ वर्ष)को लागी सेवा सम्भौतौ गरि कामकाजमा खटिई आएको अवस्था/कर्मचारीलाई सम्भनुपर्दछ।
- (झ) “आधारभूत स्वास्थ्य सेवा” भन्नाले आम नागरिकको स्वास्थ्य सेवाको आवश्यकता पुरा गर्नका लागी राज्यबाट शुलभ रूपमा निःशुल्क उपलब्ध हुने प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुनर्स्थापनात्मक स्वास्थ्य सेवालाई सम्भनुपर्दछ।

**(३) अस्पताल/स्वास्थ्य संस्था स्थापना तथा संचालन प्रकृया:-**

- (क) अस्पताल/स्वास्थ्य संस्थाको स्थापना गरिने क्षेत्रमा बसोवास गर्ने जनताको आवश्यकतालाई मध्यनजर गर्दै अस्पताल/स्वास्थ्य संस्था स्थापना गर्न आवश्यक रहेको र सो क्षेत्रमा अस्पताल/स्वास्थ्य संस्था स्थापना गर्ने भनी नगर सभा / कार्यपालिका बाट निर्णय भएको हुनुपर्नेछ।
- (ख) अस्पताल/स्वास्थ्य संस्था संचालनको लागी आवश्यक पर्ने जनशक्तिको सम्बन्धमा दरबन्दी संरचना निर्माण गरी नगर सभा/ कार्यपालिका वैठकमा अनुमोदन गराउनु पर्नेछ।
- (ग) करार सेवामा कर्मचारी व्यवस्थान तथा पदपूर्ति गर्दा सार्वजनिक सुचना गरि खुल्ला प्रतिस्पर्धा गरी पदपुर्तिको व्यवस्था गरिनुपर्दछ।

- (घ) अस्पताल /स्वास्थ्य संस्था पूर्ण रूपमा स्थापना भई संचालनमा आउनु पूर्व गरिने सम्पूर्ण तयारी पूर्वाधार विकास, सामाग्री खरिद तथा व्यवस्थापन, कर्मचारी व्यवस्थापन, स्रोत परिचालन, कार्य अनुगमन, नियमन तथा सम्पूर्ण कार्यहरु नगर कार्यपालिकाको कार्यालय मार्फत गरिनेछ । अस्पताल/स्वास्थ्य संस्था पूर्ण रूपमा संचालनमा आएपश्चात् अस्पताल /स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापनको लागी यस कार्यविधिले तोके बमोजीमको अस्पताल/स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति गठन गरी संस्था व्यस्थापन तथा संचालनका लागी जिम्मेवार बनाइनेछ ।
- (ङ) अस्पताल/स्वास्थ्य संस्था बागलुड नगरपालिका मार्फत स्थापना भई संचालनमा आएता पनि नियमानुसार प्रदेश/संघिय सरकारले अपनत्व लिनलाई कुनै बाधा पर्ने छैन साथै प्रदेश तथा संघीय सरकार बाट प्राप्त हुने स्थायी/करार सेवाका जनशक्तिलाई पदस्थापन गरि कामकाजमा खटाउन कुनै बाधा पर्ने छैन ।
- (च) अस्पतालको हकमा प्रचलित कानुनको अधीनमा रहि अस्पताल बाट प्रदान गरिने आधारभुत स्वास्थ्य सेवा बाहेकको थप सेवा सञ्चालन गर्नका लागि नगर कार्यपालिकाको बैठकबाट अनुमोदन गराइ स-शुल्क सेवाहरु थप गर्नका लागि बाधा पर्ने छैन साथै सो बाट प्राप्त रकम अस्पतालको आन्तरिक आम्दानीमा जम्मा गर्नुपर्नेछ । आवश्यकता अनुसार उक्त रकम बागलुड नगर अस्पतालले अस्पतालको मर्मत, विकास, संचालन लगायत जनशक्ति व्यवस्थापनमा खर्च गर्न सक्नेछ ।
- (छ) अस्पताल तथा वर्थिड सेण्टरको हकमा अस्पताल तथा वर्थिड सेण्टरमा काम गर्ने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र नर्सिड स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकारबाट उपलब्ध हुने अतिरिक्त सेवा वापतको भत्ता, जोखिम भत्ता, रात्रिकालिन सेवा भत्ता तथा स्थानिय सरकारको निर्णय अनुसार उपलब्ध गराउने अन्य भत्ता समेत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपलब्ध गराउन कुनै बाधा पर्ने छैन ।

#### ४. अस्पताल/स्थानीय स्वास्थ्य संस्थाबाट सञ्चालन हुने मुख्य सेवाहरू:-

- परिवार नियोजन सेवा
- आधारभुत स्वास्थ्य सेवा
- सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा
- खोप सेवा

- पोषण सेवा
- भाडापखाला नियन्त्रण कार्यक्रम
- श्वास प्रश्वास रोग नियन्त्रण कार्यक्रम
- औलो तथा कालाजार नियन्त्रण कार्यक्रम
- क्षयरोग नियन्त्रण कार्यक्रम
- कुष्ठरोग नियन्त्रण कार्यक्रम
- एड्स /यौन रोग नियन्त्रण कार्यक्रम
- महामारी नियन्त्रण तथा दैवी प्रकोप व्यवस्थापन कार्यक्रम
- वातावरणीय सरसफाई तथा फोहोर मैला व्यवस्थापन
- स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार
- गाउघर क्लिनीक कार्यक्रम
- महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम
- उपचार सेवा
- मेडिको लिगल सेवा
- स्वास्थ्य वीमा कार्यक्रम
- सुपरीवेक्षण तथा अनुगमन
- प्रशासनिक कार्य
- रेडियोलोजी सेवा(अस्पतालमा मात्र)
- प्रयोगशाला सेवा
- शव गृह/पोस्टमार्टम सेवा(अस्पतालमा चिकित्सकबाट मात्र)
- शल्य चिकित्सा सेवा( अस्पतालमा मात्र)
- अस्पताल बाट संचालित फार्मसी सेवा(अस्पतालमा मात्र)
- बहिरंग सेवा
- २४ घण्टा आकस्मीक सेवा(अस्पतालमा मात्र)
- एम्बुलेन्स सेवा
- अन्तर्र सेवा (अस्पतालमा मात्र)
- नसर्ने रोग नियन्त्रण तथा रोकथाम लगायत आखा, नाक, कान घाटी, मानसिक स्वास्थ्य सेवा

- टेलिमेडिसिन सेवा
- राष्ट्रीय अभियान लगायत तालिम, गोष्ठी, सेमिनार एवं विविध स्वास्थ्य कार्यक्रम

#### **(५) गुणस्तर सुनिश्चितता सम्बन्ध व्यवस्था :-**

बागलुड नगरपालिका बाट स्थापना हुने अस्पताल तथा स्वास्थ्य संस्थाहरूले निम्न बमोजिमको गुणस्तरको मापदण्ड पूरा गरेको हुनुपर्नेछ, -

- (क) बहिरंग सेवामा आउने विरामीहरुको चापका आधारमा विरामी दर्ता, परामर्श, निदानात्मक सेवाहरु र औषधी कक्षमा छिटो छरितो सेवा दिने व्यवस्था मिलाउनु पर्दछ ।
- (ख) स्वास्थ्य संस्थामा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका मापदण्ड बमोजिम संक्रमण नियन्त्रणको व्यवस्था भएको हुनुपर्नेछ, र सो को नियमित र प्रभावकारी अनुगमन गर्नु पर्नेछ ।
- (ग) अस्पतालले विभिन्न ईकाईबाट प्रदान गर्ने सेवाहरु स्तरिय रूपमा संचालन गर्नु पर्नेछ, र सो को नियमित र प्रभावकारी अनुगमन हुनु पर्नेछ ।
- (घ) अस्पतालले बहिरंग सेवा प्रदान गर्ने चिकित्सकहरु उपलब्ध हुने समय तालिका (दिन र बार खुल्ले गरि) सबैले देख्ने ठाउमा राखिएको हुनु पर्नेछ
- (ङ) विरामी वा विरामीको रेखदेख गर्ने व्यक्तिलाई रोग र उपचार पद्धति बारे स्पष्ट जानकारी दिने व्यवस्था हुनुपर्नेछ । अस्पताल/स्वास्थ्य संस्थामा उपलब्ध स्रोत साधन, स्वास्थ्यकर्मी वा स्वास्थ्य जनशक्तिको क्षमताले स्वास्थ्य समस्याको समाधान हुन नसक्ने अवस्था आएमा बढी स्रोत, साधन सम्पन्न स्वास्थ्य संस्थामा उपचार, परामर्श र सेवाको नियमित पठाईने प्रक्रियालाई प्रेषण भनिन्छ । सो सम्बन्धि निर्णयको सम्पूर्ण अधिकार उपचार सेवा उपलब्ध गराउने चिकित्सक/स्वास्थ्यकर्मीमा पूर्ण रूपमा निहित रहनेछ । अस्पताल/स्वास्थ्य संस्थामा उपलब्ध स्रोत र साधनबाट समाधान गर्न नसकेका समस्या अस्पताल हुदै विषेशज्ञ सेवा प्रदायक ठूला अस्पतालसम्म प्रेषण गरिनेछ ।
- (च) अस्पताल परिसर तथा सेवा दिने कक्षहरुको नियमित रूपमा सरसफाइको व्यवस्था गर्नुपर्नेछ ।
- (छ) सबैले देख्ने स्थानमा गुनासो/उजुरी पेटिका राखिएको हुनुपर्नेछ ।
- (ज) जनगुनासो व्यवस्थापनको लागी गुनासो सुन्ने अधिकारी तोकी जनगुनासो तथा पर्न आएको उजुरी समाधान गर्ने व्यवस्था मिलाएको

हुनु पर्नेछ । साथै समाधान हुन नसक्ने भएमा सो को कारण सम्बन्धित व्यक्तिलाई जानकारी गराउनु पर्नेछ ।

- (भ) विरामीले अस्पताल/स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्ने लाग्ने शुल्क, प्रकृया तथा अवधी समेत खुलाईएको सेवाग्राही वडापत्र अस्पताल/स्वास्थ्य संस्थाको अग्र भागमा देखिने गरि राख्नु पर्नेछ र सोहि अनुरुप सेवाको सुनिश्चितता गर्नु पर्दछ ।
- (ब) अस्पतालमा आउने विरामीलाई आवश्यक पर्ने जानकारी गराउन सोधपुछ वा सहायता कक्षको व्यवस्था गरी सेवाग्राहीलाई आवश्यक जानकारी दिने व्यवस्था गरेको हुनुपर्नेछ ।
- (ट) अस्पतालले २४ सैं घण्टा दक्ष स्वास्थ्यकर्मीबाट र आवश्यकता अनुसार चिकित्सकको व्यवस्था सहित आकस्मिक सेवा दिने व्यवस्था गरेको हुनुपर्नेछ ।
- (ठ) अस्पतालमा सकभर ज्येष्ठ नागरिकको लागी विशेष सुविधा भएको शैयाको व्यवस्था गरिनुपर्नेछ ।
- (ड) स्वास्थ्य संस्था सञ्चालन गरिने भवन र अन्य पूर्वाधार भवन संहिता र सम्बन्धित क्षेत्रको भवन निर्माण सम्बन्धि मापदण्ड अनुरुप हुनु पर्नेछ ।
- (ढ) अस्पतालले सूचना अधिकारी तोकनु पर्नेछ ।
- (ण) अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाको गुणस्तरलाई सुनिश्चित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह लिन आवश्यक कदम चाल्नु पर्नेछ ।
- (त) अस्पताल रहने स्थान धुवा, धुलो, ध्वनी, जल तथा जमिन प्रदुषण बाट मुक्त भएको हुनु पर्नेछ ।
- (थ) अस्पताल रहने क्षेत्र र हाताभित्र उपयुक्त सुरक्षाको व्यवस्था भएको, अस्पताल सम्म सहज सडक यातायातको पहुच भएको हुनुपर्नेछ ।
- (द) अस्पतालमा पानी, विजुली (व्याकअप सहित), संचार सुविधा, पार्किङ सुविधा, स्वस्थकर वातावरणको लागि वृक्षारोपण तथा बगैचाको व्यवस्था भएको हुनुपर्नेछ ।
- (घ) जोखिमपूर्ण फोहोर व्यवस्थापनका लागी उपयुक्त प्रविधीको प्रयोग गरी फोहोर व्यवस्थापन गरिएको हुनुपर्नेछ ।
- (न) फर्मेसी कक्षमा औषधीको गुणस्तर ह्लास नहुनेगरी सुरक्षीत भण्डारण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । साथै ताप संवेदनशील औषधी तथा भ्याक्सिनको भण्डारण तोकिएको तापक्रममा भण्डारण हुनुपर्नेछ । उपचारमा प्रयोग हुने लागु औषध जन्य औषधीहरु चिकित्सकको लिखित

- प्रेस्ट्रिक्प्सन अनुसार मात्र आम्दानी र खर्चको अभिलेख सहित वितरण गर्ने व्यवस्था मिलाएको हुनु पर्नेछ ।
- (प) म्याद नाघेका औषधीहरु उपयुक्त विधि अपनाई नष्ट गर्ने व्यवस्था भएको हुनुपर्नेछ ।
- (फ) आकस्मिक सेवाका लागि चाहिने आवश्यक औषधीहरु चौविसै घण्टा उपलब्ध हुने व्यवस्था हुनुपर्नेछ ।
- (ब) अस्पतालले आफै विवर भित्र अस्पताल फार्मेसी सञ्चालन गर्नुपर्नेछ । अस्पताल फार्मेसी सञ्चालन गर्नका लागि अस्पतालले निजी व्यक्ति वा संस्थासंग सम्झौता गरी फार्मेसी सञ्चालन गर्न सक्नेछ ।
- (भ) औषधीको खुद्रा मूल्यमा छुटको व्यवस्था भएमा सबैले देख्ने गरी सुचना टास गरिएको हुनुपर्नेछ ।
- (म) अस्पताल भित्र प्रभावकारी सुचना सम्प्रेषणका लागि आन्तरिक टेलिफोन (इन्टरकम) को व्यवस्था भएको हुनु पर्नेछ ।
- (य) प्रहरी, एम्बुलेन्स, दमकल जस्ता आकस्मिक सेवाका टेलिफोन नम्बरहरु स्पष्ट देखिने गरि राख्नु पर्नेछ ।
- (र) आकस्मिक कक्ष, वर्धिड कक्ष, अपरेसन कक्ष लगायत संवेदनशिल कक्षहरूमा आपतकालिन विद्युत व्याकअप सिष्टम राखेको तथा आवश्यक सबै स्थानमा पानीको व्यवस्था भएको हुनुपर्नेछ ।
- (ल) अस्पताल हाताभित्र सेवाग्राही तथा सेवाप्रदायक हरुका लागी पर्याप्त पानी र साबुन सहितको सफा शौचालयको व्यवस्था हुनु पर्नेछ ।
- (व) अस्पतालको वार्ड तथा अन्य उपचार दिने स्थानमा आवश्यकता अनुसार विरामीको साथमा रहने १ जना कुरुवालाई बस्न सक्ने प्रवन्ध हुनुपर्नेछ । साथै स्वास्थ्य संस्था हाता भित्र सफा र सुविधा युक्त क्यान्टिनको व्यवस्था भएको हुनुपर्नेछ ।
- (श) अस्पतालमा प्रयोग हुने एप्रोन, पञ्जा, टोपी, जुता, तन्ना, तकिया, खोल, रुमाल जस्ता कपडा धुन तथा अस्पतालमा भर्ना भएका विरामीहरुको लुगा धुने सुविधाको व्यवस्था भएको हुनुपर्नेछ ।
- (ष) अस्पतालमा सुरक्षा व्यवस्था मिलाउन सुरक्षा गार्डको व्यवस्था भएको हुनुपर्नेछ, आपतकालीन आवस्थाको लागि तत्काल सेवा प्रदान गर्न राज्यका सुरक्षा निकायसंग समन्वय कायम गर्ने व्यवस्था मिलाएको हुनुपर्नेछ ।
- (स) आकस्मिक कक्षमा आकस्मिक अवस्थामा बर्हिगमन द्वारको आवश्यक व्यवस्था मिलाएको हुनुपर्नेछ ।

- (ह) अक्सिजन आपूर्तीको नियमित व्यवस्था भएको हुनुपर्नेछ ।
- (क्ष) आकस्मिक कक्ष, सुत्केरी कक्ष तथा वार्डमा सेक्सन मेसिन, सुचर सेट, एम्बु व्याग, अक्सिजन, आकस्मिक कक्षमा कार्डियाक मोनिटर, इसिजी मेसिन, इलेक्ट्रिक डिफिव्रिलेटर, आकस्मीक औषधी सहितको ट्रूली, ट्रूकियोस्टोमी सेट, भेनस सेक्सन सेट, इटी टयुव सेट, इ.एन.टी.सेट, नेवुलाइजर, सि.भि.पी. लाइन सेट, वाटरसिल ड्रेनेज सेट, सूचना पार्टी, ट्विल चेयर, स्ट्रेचर, फुट स्ट्रेप, स्क्रिन, ग्यास्ट्रिक टयुव सेट लगायत आवश्यक उपकरणहरूको व्यवस्था भएको हुनुपर्नेछ ।
- (क्ष) अस्पतालमा चट्याड छल्ने एन्टि लाइटिङ सिस्टमको जडा, आगो निभाउने फायर एस्ट्रिङ्युसरको व्यवस्था भएको हुनुपर्नेछ ।
- ६. अस्पताल/स्वास्थ्य संस्था संचालन तथा व्यबस्थापन समितिको गठन, काम, कर्तव्य र अधिकार :-**
- ६.१ गठन प्रक्रिया:-**
- बागलुड नगर अस्पताल संचालन तथा व्यबस्थापन समितिको गठनः
- (१) नगर प्रमुख – अध्यक्ष
  - (२) नगर उप प्रमुख : उपाध्यक्ष – सदस्य
  - (३) प्रमुख प्रशासकीय अधिकृत - सदस्य
  - (४) अस्पताल रहेको बडाको बडाध्यक्ष - सदस्य
  - (५) स्वास्थ्य तथा सरसफाई क्षेत्रमा काम गरिरहेकाहरु मध्येवाट समितिले मनोनीत गरेको १ जना दलित महिला सहीत २ जना - सदस्य
  - (६) समाजसेवी मध्येवाट नगर प्रमुखले तोकेको २ जना - सदस्य
  - (७) स्वास्थ्य शाखा प्रमुख :- सदस्य
  - (८) महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येवाट समितिले मनोनीत गरेको १ जना :- सदस्य
  - (९) अस्पताल प्रमुख, मेडिकल सुपरिटेण्डेन्ट / मेडिकल अधिकृत - सदस्य- सचिव

**६.२ अस्पताल/स्वास्थ्य संस्था संचालन तथा व्यबस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिमको हुनेछः-**

**क) कर्मचारी व्यवस्थापन**

१. अस्पताल/स्वास्थ्य संस्थामा दरबन्दी अनुसार पूरा कर्मचारी भए नभएको हर्ने तथा आवश्यकता अनुसार काज, तालिम, गोष्ठीमा पठाउने ।

२. सदस्य सचिवबाट कर्मचारीको ७ दिनसम्मको विदा स्वीकृत गर्ने र त्यस भन्दा बढी विदाको हकमा सिफारिस साथ पालिकामा पठाउने । आन्तरिक स्रोत भएमा आवश्यकता अनुसार थप कर्मचारीको व्यवस्था मिलाउने ।

कर्मचारीको कामको मूल्याङ्कन गरी प्रोत्साहान गर्ने व्यवस्था मिलाउने ।

महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहन गर्ने ।

#### **ख) भौतिक पूर्वाधार**

उपलब्ध भौतिक सम्पत्ति -भवन, जग्गा, खानेपानी, विजुली, फर्निचरआदिको संरक्षण तथा उचित उपयोगको व्यवस्था मिलाउने । माथि उल्लेखीत भौतिक सम्पत्ति अपुग भएमा व्यवस्था मिलाउने महिलाहरुका लागि गोपनीयता कायम गर्न अस्पताल/ स्वास्थ्य संस्थामा छटुटै जाँच्ने कोठाको व्यवस्था मिलाउने ।

अस्पताल/स्वास्थ्य संस्था वरिपरि सरसफाइको व्यवस्था मिलाउने

गाउँघर तथा खोप क्लिनिकका लागि आवश्यक स्थान उपलब्ध गराउने

#### **ग) औषधी उपकरण**

अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध हुने व्यवस्था मिलाउने ।

विरामीलाई भर्ना गरि उपचार सेवा उपलब्ध गराउन अन्तर " सेवाको उपलब्ध हुने आवश्यक व्यवस्था मिलाउने ।

अस्पताल/स्वास्थ्य संस्था, गाउँघर क्लिनिक, खोप क्लिनिकबाट दिइने सेवाका लागि आवश्यक औषधि उपकरण भए नभएको यकिन गरी अभाव भएमा उपलब्ध गराउने व्यवस्था मिलाउने ।

अस्पताल /स्वास्थ्य संस्थामा नियमित रूपमा औषधि आपूर्तिको तथा भण्डारणका लागि उचित व्यवस्था मिलाउने ।

औषधि खर्चको फँटवारी दैनिक रूपमा अद्यावधिक गर्ने /गराउने आपत्कालीन अवस्था तथा महामारीका लागि जगेडा औषधी तथा उपकरणको व्यवस्था मिलाउने ।

#### **घ) स्रोत परिचालन**

संस्थाको आम्दानी नियमित रूपमा समितिको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने ।

अस्पताल/स्वास्थ्य संस्था भएको पालिका/वडा भित्र भएका संस्थाहरु जस्तै विभिन्न गैसस, वडा, सामुदायिक वन, स्थानीय क्लब आदिमा सम्भावित स्पेत पहिचान गर्ने ।

आपत्कालीन अवस्था (प्रकोप, महामारी) मा वडा भित्र भएका वा बाहिरबाट समेत मानवीय स्पेत र अन्य स्पेतको खोजी गर्ने र उचित परिचालनको व्यवस्था मिलाउने ।

**ड) सुशासन:**

संस्थाको आन्तरिक लेखापरीक्षण गर्ने व्यवस्था मिलाउने ।

वर्षमा एक पटक बाह्य लेखापरीक्षण गराउने ।

सामाजिक लेखा परीक्षण कम्तीमा वर्षको एक पटक गराउने ।

स्वास्थ्य संस्थामा नागरिक वडापत्रको व्यवस्था गर्ने ।

स्वास्थ्य सेवामा सामाजीक समावेशीकरण गर्ने ।

**च) योजना/ कार्यान्वयन/ अनुगमनः**

लक्षित जनसंख्या संम्बन्धी सुचना संकलन गर्ने व्यवस्था मिलाउने र सेवा सर्वसुलभ बनाउन प्राथमिकता क्षेत्र तोक्ने ।

उपलब्ध सेवा जनसमुदाय सम्म पगु नपगुको एकिन गर्ने ।

समुदायबाट आएका गुनासा वा सुभावलाई समेटी समाधानका निमित्त पहल गर्ने ।

विशेष स्वास्थ्य कार्यक्रमहरूलाई प्राथमिकीकरण गर्दा विशेष ध्यान दिने (जस्तै परिवार नियोजन, सुरक्षित मातृत्व, खोपसेवा, पोषण सेवा, क्षयरोग, कुष्ठरोग, प्रयोगशाला, रेडियोलोजी, शल्यचिकित्सा सेवा आदि) ।

सञ्चालित कार्यक्रमहरूको नियमित रूपमा अनुगमन गर्ने ।

नियमित रूपमा योजना बनाई सुपरिवेक्षण गर्ने साथै कार्यक्रमको प्रगति समीक्षा गर्ने ।

**छ) सञ्चार, समन्वय र सहयोग :**

अस्पताल/स्वास्थ्य संस्थामा समितिको नियमित मासिक बैठक गर्ने ।

समितिका सदस्यहरु बीच एक आपसमा राम्रो संम्बन्ध कायम गर्ने ।

मासिक वा अन्य आकस्मिक बैठक बस्नु पर्दा सम्पूर्ण सदस्यहरूलाई पत्राचार गर्ने ।

ओषधि, सरसमान, औजार, कर्मचारी वा अन्य आवश्यक सहयोगका लागि स्वास्थ्य शाखा, स्वास्थ्य, जनस्वास्थ्य वा जिल्ला समन्वय

समितिको कार्यालय, प्रदेश सरकार तथा निर्देशनालय र संघिय सरकार संग समन्वय गर्ने ।

नगरपालिका /वडा भित्र भएका सम्पूर्ण संघ संस्थाहरु संग समन्वय गरी स्वास्थ्य कार्यक महरुलाई बढी प्रभावकारी बनाउने व्यवस्था मिलाउने ।

#### ७. अनुगमन तथा मुल्यांकन

स्थानिय सरकार, प्रदेश सरकार, संघीय सरकार तथा सरोकारवाला निकाय बाट समय समयमा अनुगमन तथा मुल्यांकनको व्यवस्था मिनाउने ।

#### ८. स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक स्वास्थ्य इकाई, सहरी स्वास्थ्य केन्द्र तथा आयुर्वेद औषधालय संचालन तथा व्यबस्थापन समितिको गठन:

स्वास्थ्य चौकी, आयुर्वेद औषधालय संचालन तथा व्यबस्थापन समितिको गठन तपसील अनुसार हुनेछ :

- १) नगरप्रमुख - संरक्षक
- २) सम्बन्धीत वडाको वडाध्यक्ष : अध्यक्ष
- ३) समितिले मनोनयन गरेका निर्वाचित महिला सदस्यहरुबाट १ जना : उपाध्यक्ष
- ४) सम्बन्धीत वडामा रहेको क्षेत्रको विद्यालयका प्रमुख / प्राचार्य मध्येबाट १ जना महिला -सदस्य
- ५) स्थानिय व्यापार संघको प्रतिनिधी १ जना : सदस्य
- ६) समितिबाट मनोनीत स्वास्थ्य क्षेत्रको जानकार महिला स्वास्थ्य स्वयंसेविकाहरुबाट मध्येबाट १ जना -सदस्य
- ७) वडा कार्यालयको सचिव : सदस्य
- ८) स्वास्थ्य संस्था प्रमुख : सदस्य सचिव

#### ९. पदावधी :-

- अस्पताल /स्वास्थ्य संस्था संचालन तथा व्यबस्थापन समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
- निर्वाचित पदाधिकारीहरु एवम् सदस्यहरुको पदावधि अर्को निर्वाचन भई नयाँ व्यक्तिले पदभार ग्रहण नगरुन्जेल सम्म हुनेछ ।
- समितिले आवश्यक ठानेमा स्थानिय सरकारको कुनै अधिकृत वा अन्य कुनै विशेषज्ञलाई समितिको आमन्त्रित सदस्यको रूपमा उपस्थितीका लागि आमन्त्रण गर्न सक्नेछ ।

- समितीले आवश्यक ठानेमा स्थानिय दलित, युवा, किशोर-किशोरी, सामाजिक संघ संस्थाका प्रमुखहरूलाई विषयबस्तु अनुसार आमन्त्रण गरि आमन्त्रित सदस्यको रूपमा राख्न सक्नेछ ।
- बैठकको लागी पदाधीकारीको ५१ प्रतिशत उपस्थिती अनिवार्य हुनुपर्नेछ ।
- माथिका बुदामा जुनसुकै कुरा लेखिएको भए पनि अध्यक्ष सहित अन्य मनोनित पदाधिकारीहरूले आफ्नो पदिय जिम्मेवारी पुरा नगरेमा स्थानिय सरकारले निर्णय गरि जुनसुकै बखत पदबाट हटाउन सक्नेछ

#### **१०. देहायका योग्यता भएको व्यक्ति समिति पदाधिकारी एवम् सदस्य पदमा नियुक्तिको लागी योग्य हुनेछ:-**

- नेपाली नागरिक ।
- नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरी सजाय नभोगेको ।
- नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार वा अन्तर्गतको कुनै संगठित संस्था संग कुनै वेरुजु वा बक्योता बाकी नरहेको ।
- उच्च नैतिक चरित्र भएको र कालो सुचिमा नपरेको ।
- विदेशी राष्ट्रको नागरिकता वा स्थायी आवसीय अनुमती नलिएको

#### **११. लेखा समिती गठन**

लेखा समितीको गठन तपसील अनुसार हुनेछ-

- क. नगरपालिकाले तोकेको लेखा सम्बन्धीत विषयमा जानकार व्यक्ति – संयोजक
- ख. नगर कार्यपालिकाको लेखा अधिकृत – सदस्य
- ग. नगरकार्यपालिकाको कार्यालयले तोकेको कार्यपालिका महिला सदस्य – सदस्य

#### **११.१ लेखा समितीको काम कर्तव्य र अधिकार**

- क. वार्षिक कम्तीमा २ पटक आ.ले.प.गरी प्रतिवेदन समितिमा पेश गर्नु पर्ने छ ।
- ख. आवश्यकता अनुसार लेखा सम्बन्धी आन्तरीक अनुगमन परामर्स दिन स्कने छ ।

#### **१२. स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति बैठक सञ्चालन प्रक्रिया:-**

**पूर्व सूचना:** बैठक हुनभन्दा तीन दिन अगाडि पत्र वा अन्य माध्यमबाट समितिका सदस्यहरूलाई (बैठक बस्ने मिति, समय, स्थान र छलफलको विषयबारे जानकारी दिएको हुनुपर्दछ)।

**बैठक पुस्तिका:** बैठकको निर्णय एवं उपस्थितिको अभिलेख राख्ने बैठक पुस्तिका राखेको हुनुपर्दछ।

छलफलका विषयहरूको तयारी: बैठकका लागि आवश्यक छलफलका विषयहरू पूर्व निर्धारित हुनुपर्दछ।

**सहभागीहरूको बस्ने व्यवस्था:** बैठक स्थानमा सदस्यहरु समानुपातिक र सजिलोसँग बसेको हुनुपर्दछ।

**उपस्थिति संख्या:** बैठकमा सदस्यहरूको उपस्थिति ५१ प्रतिशत वा यस भन्दा बढी रहेको हुनुपर्दछ।

**प्रगति समीक्षा:** बैठकमा अधिल्लो बैठकमा भएका निर्णयहरूको प्रगति समीक्षा हुनुपर्दछ।

सदस्यहरूको सहभागिता: बैठकमा सबै सदस्यहरूलाई पालैपालो आ-आफ्नो भनाइ राख्ने मौका दिइनु पर्दछ।

**निर्णय प्रक्रियामा सहभागिता:** बैठकमा उपस्थित महिला र दलित सदस्यहरूले आफ्नो भनाइहरु राखेको र उक्त भनाइलाई निर्णय प्रक्रियामा महत्व दिएको हुनुपर्दछ।

**जिम्मेवारी बाँडफाडः** कार्ययोजनामा उल्लिखित कार्यहरु गर्न एकभन्दा बढी सदस्यहरूलाई जिम्मेवारी तोकिएको हुनुपर्दछ।

**मासिक प्रगति समीक्षा:** स्वास्थ्य संस्थाबाट गत महिनामा गरिएको कार्यक्रमको प्रगति समीक्षा गर्नुपर्दछ।

**आगामी कार्यक्रमहरूको जानकारी:** स्वास्थ्य संस्थाका प्रमुख वा अन्य कर्मचारीबाट आगामी महीनामा हुने स्वास्थ्य सम्बन्धी कार्यक्रम बारे जानकारी दिनुपर्दछ।

**अभिलेख राख्ने तरिका:** बैठकका निर्णयहरु बुदागत रूपमा कार्ययोजनाको स्वरूपमा अभिलेख राख्नुपर्दछ।

**आगामी बैठक :** आगामी बैठकका निमित मिति र समय तोकेको हुनुपर्दछ।

**बैठक समय :** तोकिएको ठीक समयमा शुरु गरेर ठीक समयमा नै अन्त गरेको हुनुपर्दछ।

प्रत्येक बैठकको एजेन्डा र निर्णयहरु निश्चित ढांचा अनुसारको माईन्युट पुस्तिकामा अभिलेखीकरण गर्नुपर्दछ।

अध्यक्ष वा सदस्य सचिवले कार्ययोजनामा तोकिएको जिम्मेवार व्यक्तिलाई कामको अवस्थाबारे सोध्ने गरेको हुनुपर्दछ ।  
कार्ययोजनामा तय गरेको कार्य सम्पन्न गर्न जिम्मेवार व्यक्तिलाई अन्य सदस्यहरूले आवश्यकता अनुसार सहयोग गरेको हुनुपर्दछ ।  
स्थानीय तहमा त्यहाको प्राकृतिक प्रकोपको इतिहासलाई आधार मानी पूर्व तयारी गर्नुपर्ने हुन्छ ।

#### **१४. मानव संशाधन व्यवस्थापन :-**

(क) अस्पताल संचालनको लागी जनशक्तिको व्यवस्थापन तोकिए बमोजीम हुनेछ ।

**बागलुड नगर अस्पतालका लागी आवश्यक जनशक्तिको विवरण**

क्र स	पद	आवश्यक संख्या
१	मेडिकल अफिसर	३
२	हेअ	३
३	स्टाफ नर्स	२
४	ल्याव टेक्नीसीयन	१
५	रेडियोग्राफर	१
६	फार्मासिष्ट	१
७	अहेव	४
८	अनमी	६
९	ल्याव असिष्टेण्ट	१
१०	डार्क रम असिष्टेण्ट	१
११	कास	३

(ख) सामुदायिक स्वास्थ्य इकाइ तथा शहरी स्वास्थ्य केन्द्रको हकमा कमितिका एक जना अ.हे.व र एक जना अ.न.मी.को व्यवस्था हुनपर्नेछ । आवश्यकता अनुसार स्थानीय सरकाले सामुदायिक स्वास्थ्य इकाईमा विरामीको चाप र सेवा विस्तारलाई मध्यनजर गरी जनशक्ति थप्न कुनै बाधा पर्ने छैन ।

#### **१५. आकस्मिक कक्षको लागी न्युनतम औषधी, औजार तथा उपकरणहरू:-**

(क) औषधीहरू:-

- 1.inj. Ranitidine, Omeprazole, Pantoprazole
- 2.inj. Adrenaline
- 3.Inj. pheniramine

- 4.Inj. Aminophylline
5. Inj. Atropine
6. Inj. Hyoscine butyl bromide
- 7.Inj. Calcium gluconate
- 8.Inj.Ciprofloxacin, Ampicillin,Ceftriaxone etc.
- 9.Inj. Deriphylline
- 10.Inj. Dexamethasone
- 11.Inj.Dextrose 5%,25%,50%
- 12.Inj.Diazepam,Lorazepam
- 13.Inj.Normal saline, Ringer's lactate
- 14.Inj. Dopamine
- 15.Inj. pentazocine
- 16.Inj. Hydrocortisone
- 17.Inj. Frusemide
- 18.Inj. Mannitol
- 19.Inj. Metronidazole
- 20.Inj.Morphine
- 21.Inj.Nitroglycerine,labetolol
22. Inj.Paracetamol
- 23.Inj. metaclopramide
- 24.Inj.Pethidine
- 25.Inj. Phenargan
- 26.inj.potassium chloride
- 27.Inj. Phenobarbitone
- 28.Inj.Phenytoin
- 29.Inj. Naloxone
- 30.Inj. Vit-K
- 31.Inj. sodium Bicarbonate
- 32.Inj. Diclofenac
- 33.Inj. Dobutamine
34. Inj.Nor-Adrenaline
- 35.Inj. Isoprenaline
- 36.Inj.Aminodarone
- 37.Inj. magnesium sulphate
- 38.Inj. digoxin
- 39.Inj. Adenosine,verapamil
- 40.Inj. Tramsotate

- 41.Antacid tablet
- 42.Aspirine tab.
- 43.Diclofenac tab.
- 44.Paracetamol Tab.
- 45.Ibuprofen Tab.
- 46.Codeine Phosphate Tab.
- 47.Prednisolone Tab.
- 48.Antidiotics Oral(tab,cap)
- 49.povidine Iodine
- 50.Inj.Lignocaine, Xylocaine jelly
- 51.Other as per Necessary

**(ब) उपकरणहरु :-**

- 1.Ambu Bag with mask (different size)
- 2.Artery Forceps
- 3.Salbutamol Inhaler
- 4.BP instrument
- 5.Blood Transfusion set
- 6.Clinwax ear drop
- 7.Crepe bandage 4" & 6"
- 8.Dissection Forceps Tooth & non- Tooth
- 9.Disposable syringe 3cc,5cc,10cc,20cc Etc.
- 10.Endo Tracheal Tube (pediatric & Adult)3.0-8.5
- 11.Laryngeal mask Airway 3.0-8.5
12. Foly"s catheter 6f-20f, 3 way
- 13.Gloves different size
- 14.I/V canula 14-24 G
- 15.I/V set, Pediatric Burret
- 16.I/V infusion Set
- 17.C.V.P. line set
- 18.Chest Tube Diff. size
- 19.Ipratropium bromide Inhaler+solution
- 20.Knee Hammer
- 21.Laryngoscope with blade (adult , pediatric size)
- 22.Leucoplast
- 23.Oxymetazoline nasal Drop
- 24.Needle Holder
- 25.Ryle"s Tube(N/G Tube)

- 26.Scissors (diff. types)
- 27.Silver Sulphadiazine Cream
- 28.Stethescope
- 29.Sunction machine with tubes
- 30.Thermometer
- 31.Sphygmanometer
- 32.Tongue Depresser
- 33.Torch light
- 34.Uro Bag
- 35.Wooden Splint Different Size
- 36.Spinal Board -1
- 37.Cervical Collar 1-5
- 38.Antibiotic Inj. Different
- 39.Pulse Oxymeter
- 40.Otoscope
- 41.Ophthalmoscope
- 42.Glucometer
- 43.Digital Clock
- 44.Oxygen supply
- 45.Emergency medicine trolley
- 46.ECG machine
- 47.Suture Set
48. Ezevac Enema
- 49.Vision Drum with Light & X-ray Reader Drum with Light
- 50.Cheatal Jar, Tray, dressing Drum

#### **१६. अस्पताल (समिति) /स्वास्थ्य संस्था (समिति) को कोष:-**

- क) अस्पताल(समिति)/स्वास्थ्य संस्था (समिति) को नाममा आफ्नो छुटै कोष रहनेछ ।
- ख) अस्पताल (समिति)/स्वास्थ्य संस्था (समिति) को कोषमा देहाय वर्मोजिका रकमहरु रहनेछन् :
  - (अ) नेपाल सरकार(संघिय सरकार), प्रदेश सरकार र स्थानिय सरकारबाट स्वास्थ्य संस्था संचालनको लागी प्राप्त हुने अनुदानको रकम
  - (आ) स्वास्थ्य संस्थाको सेवा प्रदान गरे वापत प्राप्त हुने आम्दानी वापतको रकम
- (इ) दात्री निकाय वा दाताहरुबाट प्राप्त हुने रकम
- (ई) अन्य आन्तरिक वा वात्य श्रोतबाट प्राप्त हुने रकम

- ग) समितिको काम कारबाहीमा हुने खर्च उपदफा (१) बमोजिमको कोषबाट समितिको बैठकको निर्णय अनुसार खर्च गरिनेछ। यस्तो रकम खर्च गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली तथा प्रचलित कानुन बमोजिम गर्नुपर्नेछ।
- घ) समितिको मुल खाता कुनैस्थानिय क बर्गकोबैकमा खोली संचालन गरिनेछ।
- ङ) समितीको खाता समितीको अध्यक्ष वा निजले तोकेको समितिकै अन्य व्यक्ति र सदस्य सचिवको संयुक्त दस्तखतबाट संचालन गरिनेछ।
- च) समितिको कोषमा कुनै निश्चित उद्देश्य स्वरूप जम्मा हुन आउने रकम जुन प्रयोजनको लागी प्राप्त भएको हो सोहि प्रयोजनको लागी मात्र खर्च गर्नु पर्नेछ।
- छ) वाह्य राष्ट्र, संघसंस्था वा व्यक्तिबाट रकम प्राप्त गर्नको लागी प्रचलित कानुन बमोजिम अनुमति लिनुपर्नेछ।
- ज) समितिले विभिन्न कल्याणकारी कोषहरु संचालन गर्न सक्नेछ। सोको कार्यविधि स्थानिय तह बाट स्विकृत गराउनुपर्नेछ।

#### **१७. सम्पत्ति र कोष हस्तान्तरण :-**

साविक आदेश वा निर्देशिका/नियमावली बमोजिम प्रस्तावित अस्पताल/स्वास्थ्य संस्था(अपग्रेड)को समितिको नाममा रहेको सबै चल अचल सम्पति यसै निर्देशिका/नियमावली बमोजिम संचालन हुने अस्पताल/स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितीको नाममा स्वतः हस्तान्तरण हुनेछ।

#### **१८. लेखा र लेखा परिक्षण :-**

- (क) समितिको आय व्ययको लेखा महालेखा परिक्षकको कार्यालयले तोकेको ढाँचा बमोजिम राख्नु पर्नेछ
- (ख) कोषको आन्तरिक लेखापरीक्षण कम्तिमा २ पटक समितिको निर्णय बमोजिम हुनेछ।
- (ग) कोषको अन्तिम लेखापरीक्षण प्रतिलित कानुन बमोजिम मान्यता प्राप्त (आइक्यानमा दर्ता भएको) लेखा परिक्षक फर्म वा कम्पनिबाट गराउनुपर्नेछ। स्थानिय सरकार बाट लेखा परिक्षक छनौट गरिएको अवस्थामा सोहि अनुसार हुनेछ।
- (घ) नगर कार्यपालिकाको कार्यालय तथा स्वास्थ्य तथा सरसफाई शाखाले जुनसुकै विवर समितिको हिसाव किताव जाँच्न वा जाँचाउन सक्नेछ।

**१९.** यो कार्यविधि लागु भएका बखत देखि बागलुड नगरपालिका वडा नं १३ मा रहेको पैयुँपाटा स्वास्थ्य चौकी स्तरोन्नती भइ बागलुड नगर अस्पतालको रूपमा सञ्चालन हुनेछ ।

**२०. दरबन्दी समायोजन :** स्तरबृद्धि गरीएको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलाई अस्पतालको दरबन्दी संरचनाका आधारमा दरबन्दी समायोजन गरिनेछ ।

**२१. निर्देशन दिने:-**

स्थानिय सरकारले समितिको काम कारबाहीका सम्बन्धमा समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी दिईएको लिखित निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।

**२२. परिमार्जन :-**

अस्पताल/स्वास्थ्य संस्था संचालनका क्रममा कुनै कानुनी समस्या भई काम गर्न बाँधा अडुचन भएमा अस्पताल/स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिले निर्णय गरि सो विषयमा नगरकार्यपालिकालाई लिखित अनुरोध गर्न सक्नेछ । समय र आवश्यकता अनुसार यस अस्पताल/स्वास्थ्य संस्था स्थापना तथा संचालन कार्यविधि २०७८ नगरकार्यपालिकाले परिमार्जन गर्न सक्नेछ ।

**२३. अभिलेख तथा प्रतिवेदन :-**

अस्पताल तथा स्वास्थ्य संस्थामार्फत गरेका क्रियाकलाप तथा प्रगतीहरुको विवरण लगायत अन्य आवश्यक कागजातहरु मासिक रूपमा स्वास्थ्य शाखामा/लेखा शाखामा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्नेछ ।

**२४. कारबाही हुने :-**

यस निर्देशिका विपरित कार्य गर्ने पदाधिकारी, स्वास्थ्य संस्था, कर्मचारी तथा सेवाग्राहीलाई प्रचलित कानून बमोजिम कारबाहीलागी सिफारीस गरिनेछ ।

**२५. खारेजी र बचाउ :-**

माथि उल्लेखित भए बमोजिम गरेका कार्यहरु यसै निर्देशिका बमोजिम भएको मानिनेछ । प्रचलित संघीय तथा प्रादेशिक कानून संग बाझिएको अवस्थामा सो बुदा स्वत खारेज हुनेछ ।

**प्रमाणीकरण मिति : २०७८/०५/२५ गते शुक्रवार**

आज्ञाले  
जीवन ज्ञाली  
प्रमुख प्रशासकीय अधिकृत